



लिखुपिके गाँउपालिकाको अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि
सामाजिक सुरक्षा कार्यक्रम
(सञ्चालन कार्यविधि) विधेयक, २०७७



लिखु पिके गाँउपालिकाको कार्यालय, चौलाखर्क ।



[Handwritten signature]
उपमहानिरीक्षक
अध्यक्ष

लिखुपीके गाँउपालिकाको अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम

(सञ्चालन कार्यविधि) विधेयक, २०७७

प्रस्तावना: अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्थापन गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा २२६ (१) र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उफादफा (१) ले दिएको अधिकार प्रयोग गरी लिखुपीके गाँउपालिकाको गाँउसभाले यो ऐन बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम (सञ्चालन कार्यविधि) ऐन, २०७७” रहेको छ ।

(२) यो ऐन लिखुपीके गाँउपालिकाको स्थानीय राजपत्रमा प्रकाशन भएको मिति देखि लागू हुनेछ ।

(२)परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “अनाथ तथा जोखिमयुक्त बालबालिका” भन्नाले १८ वर्ष उमेर पूरा नभएका दफा १२ बमोजिमका लाभग्राही बालबालिका सम्भन्नुपदर्छ ।

(ख) “अभिलेख” भन्नाले दफा २२ बमोजिम तयार गरिएको अभिलेख सम्भन्नुपदर्छ ।

(ग) “कार्यपालिका” भन्नाले लिखुपीके गाँउकार्यपालिकाको कार्यालय सम्भन्नुपदर्छ ।

(घ) “कोष” भन्नाले अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न यसै ऐनद्वारा स्थापना हुने अक्षय कोष सम्भन्नुपदर्छ ।

(ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले लिखुपीके गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भन्नुपदर्छ ।

(च) “अध्यक्ष” भन्नाले लिखुपीके गाँउपालिकाको अध्यक्षलाई भन्ने सम्भन्नुपदर्छ ।

(छ) “वडा कार्यालय” भन्नाले लिखुपीके गाँउपालिकाको वडा कार्यालयहरूलाई सम्भन्नुपदर्छ ।

(ज) “शाखा” भन्नाले सामाजिक सुरक्षा हेर्ने शाखा सम्भन्नुपदर्छ ।

(झ) “समिति” भन्नाले कार्यपालिकामा गठित सामाजिक विकास समिति सम्भन्नुपदर्छ ।

(ज) "सञ्चालक समिति" भन्नाले दफा ६ बमोजिम गठित कोष व्यवस्थापन तथा सञ्चालक समिति सम्भन्तुपर्दछ ।

(ट) "स्थानीय स्तर" भन्नाले लिखुपिके गाँउपालिकाको भौगोलिक क्षेत्र सम्भन्तुपर्दछ ।

(ठ) "स्थानीय बाल अधिकार समिति" भन्नाले प्रचलित कानून बमोजिम स्थानीय स्तरमा बाल अधिकार सम्बर्द्धनको लागि गठित समिति सम्भन्तुपर्दछ ।

परिच्छेद-२

कोष स्थापना तथा सञ्चालन

३) अनुमति दिने : (१) लिखुपिके गाँउपालिका क्षेत्रमा अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति लिन चाहने व्यक्ति वा संस्थाले गाँउकार्यपालिका समक्ष अनुमतिको लागि निवेदन दिनुपर्नेछ ।


(२) उपदफा (१) बमोजिम अनुमति माग गर्ने व्यक्ति वा संस्थालाई गाँउकार्यपालिकाले कार्यक्रम तथा सोमा हुने खर्च रकम गाँउको वार्षिक बजेटमा उल्लेख हुने र उक्त रकम दफा ५ बमोजिमको कोष माफर्त खर्च हुनेगरी कार्यक्रम सञ्चालन गर्न अनुमति दिन सक्नेछ ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा प्रदेश सरकारको सहमति वा अनुमति अथवा नेपाल सरकार वा प्रदेश सरकारको नीति अन्तर्गत सञ्चालित हुने अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको हकमा यो ऐनको व्यवस्था बाधा पुग्नेछैन ।

(४) कोष स्थापना : (क) गाँउकार्यपालिकाले गाँउपालिका क्षेत्रभित्र अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संघ संस्था तथा अन्य निकायले अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा कार्यक्रममा खर्च गर्न वा कोषको मूलधनमा योगदान गर्ने गरि रकम दाखिला गर्नको लागि एक अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कोष स्थापना गर्नेछ ।

(ख) कोषमा स्थानीय तहले अनाथ तथा जोखिमयुक्त बालबालिकाको लागि सामाजिक सुरक्षा प्रदान गर्ने गरीबी न्यूनिकरणका लागि विनियोजन गरिएको रकम पनि दाखिल गर्न सकिनेछ ।


(ग) गाँउपालिका क्षेत्रमा कोषमा दाखिला रकम बाहेक अन्य स्रोतबाट खर्च गर्नेगरी कुनै संस्थालाई अनुमति वा सहमति दिइने छैन ।






























(५) कोष सञ्चालन व्यवस्था : (१) कोषको सञ्चालनको लागि देहाय बमोजिमको एक कोष व्यवस्थापन तथा सञ्चालक समिति रहनेछ :

(क) गाँउ कार्यपालिकाबाट मनोनित कार्यपालिकाको एक जना महिला सदस्य - संयोजक

(ख) स्थानीय स्तरमा कार्यरत बालबालिकाहरूसंग सम्बन्धित गैरसरकारी संस्था वा स्थानीय बालसंरक्षण समितिका अध्यक्षहरु मध्येबाट समाजिक विकास समितिबाट मनोनित एक जना प्रतिनिधि - सदस्य

(ग) स्थानीयस्तरमा सञ्चालित सार्वजनिक वा सामुदायिक माध्यमिक विद्यालयहरुका प्रधानाध्यापकहरु मध्येबाट समाजिक विकास समितिबाट मनोनित एक जना प्रतिनिधि - सदस्य

(घ) स्थानीय स्तरमा संचालित सहकारी संस्थाहरुका अध्यक्षहरु मध्येबाट समाजिक विकास समितिबाट मनोनित एक जना प्रतिनिधि - सदस्य

(ङ) स्थानीयस्तरमा कार्यरत स्वास्थ्य सस्थासंग सम्बन्धित कर्मचारी वा महिला स्वास्थ्य स्वयंम सेवकहरु मध्येबाट समाजिक विकास समितिबाट मनोनित एक जना प्रतिनिधि - सदस्य

(च) कोषमा योगदान गर्ने दाताहरु मध्येबाट समाजिक विकास समितिबाट मनोनित एक जना प्रतिनिधि - सदस्य

(छ) स्थानीय बाल क्लवहरु मध्येबाट समाजिक विकास समितिबाट मनोनित एक जना प्रतिनिधि - सदस्य

(ज) सामाजिक विकास शाखाका एक जना कर्मचारी - सदस्य सचिव तर सामाजिक विकास समिति गठन भईनसकेको अवस्थामा गाँउकार्यपालिकाले सदस्य सचिव तोक्नु पर्नेछ ।

(२) समितिका सदस्यहरुको कार्यावधि तीन वर्षको हुनेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषमा कुनै रकम दाखिला गर्दा भएको सम्झौताले सञ्चालक समितिमा कुनै प्रतिनिधित्व गराउनुपर्ने भएमा सो रकमसंग सम्बन्धित खर्चको निर्णय गर्दा सम्झौता बमोजिमको प्रतिनिधित्व गराउन बाधा पर्नेछैन ।

(६) अक्षय कोष खडा गर्ने : (१) कोषले जम्मा गर्ने गरी प्राप्त हुने रकम मध्ये अक्षयकोषका लागि प्राप्त हुने सबै र अन्य मध्ये पच्चीस प्रतिशत रकम अक्षय कोषको रूपमा राख्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको रकमको ब्याज वापत प्राप्त हुने रकम बाहेक अक्षय कोषको रूपमा रहेको रकम कुनै पनि कार्यमा खर्च गर्नपाइने छैन ।

(घ) आमा बाबु दुबै मानसिक रोगी, बेपत्ता, पूर्ण अपाङ्गता भई उनीहरूबाट उचित संरक्षण पाउन नसकेका बालबालिका,

(ङ) आमा वा बाबु कुनै एकको मृत्यु, बेपत्ता, दोश्रो विवाह गरी टाढा बसेको, बौद्धिक वा इन्द्रिय सम्बन्धी दिर्घकालिन अशक्तता भएका, बाबुको पहिचान नभएको वा पूर्ण अपाङ्गता भई एकल अभिभावकसँग बसिरहेका बालबालिका

(च) आफ्नो सम्पत्ति नभएको, स्याहार सुसार गर्ने परिवारको सदस्य वा संरक्षक नभएको बालबालिका।

१२) नगद अनुदानको दर : लाभग्राहीलाई नगद अनुदान दिँदा प्रति महीना गाँउकार्यपालिकाले तोकेको रकममा नघटने गरी दिनुपर्नेछ ।

१३) सार्वजनिक सूचना गर्नुपर्ने : (१) प्रत्येक वर्ष अनुसूची-१ बमोजिमको ढाँचामा कार्यतालिका सहित सार्वजनिक सूचना गरी लक्षित बालबालिकाको लागि दिइने अनुदानको प्रक्रिया सुरु गर्नु पर्नेछ ।

(२) सूचना प्रकाशन गर्दा वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था बालबालिकासँग काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाका कार्यालयहरूमा सूचना टाँस्नु पर्नेछ ।

१४) आवेदन गर्नुपर्ने : (१) आवेदन आक्कानको लागि सार्वजनिक सूचना प्रकाशित गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम सार्वजनिक सूचना प्रकाशित गर्दा र आवेदन फारम वितरण गर्दा गाँउपालिकामा कार्यक्षेत्र रहेका सङ्ग संस्था, बाल अधिकार समिति, बाल समूहको सहयोग लिन सकिनेछ ।

(३) उपदफा (१) बमोजिम सूचना प्रकाशन गरेको पन्ध्र दिनभित्र अनुसूची(२) बमोजिमको ढाँचामा आवेदन दिनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिमको आवेदन साथ देहायका कागजात संलग्न गर्नुपर्नेछ :

(क) बालबालिकाको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

(ख) अभिभावक हुनेहरूले अभिभावकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

(ग) बाबु/आमाको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि

(घ) अभिभावक पूर्ण अपाङ्गता भएमा अपाङ्गता कार्डको प्रतिलिपि

(ङ) बाबुआमा बेपत्ता भएको, मानसिक रोगी भएको सन्दर्भमा प्रमाण खुल्ने कागजात ।

१५) लाभग्राहीलाई दिइने रकमको निर्धारण, लाभग्राहीको संख्या निर्धारण, छनौटको लागि प्राथमिकता र छनौटको प्रक्रिया:

(१) लाभग्राहीलाई वितरण गर्ने अनुदान रकम देहाय बमोजिम निर्धारण गर्नपर्नेछ :

- (क) अधिल्लो वर्षको लेखा विवरणमा खुलेको कोषको रकमबाट प्राप्त व्याज, कुनै दाता वा निकायबाट लक्षित बालबालिकालाई वितरण गर्नभनि दिइएको रकम जोडेर लाभग्राहीलाई वितरण गर्ने जम्मा अनुदान रकमको तय गर्ने,
- (ख) खण्ड (क) अनुसार रकम गणना गर्दा यस अधिको वर्षमा सम्भौता भएका लाभग्राहीलाई दिनु पर्ने रकम घटाई वितरण गर्ने रकमको तय गर्ने,
- (ग) कुनै दाताबाट निर्धारित दर बमोजिम निश्चित अवधिकोलागि अनुदान दिने गरी रकम प्राप्त भएमा त्यस्ता लाभग्राहीको लागि प्राप्त रकम छुट्टै विशेष अनुदान उपशीर्षकमा रकम उल्लेख गर्ने,
- (घ) तर खण्ड (ग) बमोजिम रकम प्राप्त गर्दा दफा १२ बमोजिमको दरमा कम्तीमा एक वर्षभन्दा कम समयको लागि रकम स्वीकार गर्न पाईने छैन । यस दफामा तोकिए भन्दा कम रकम अक्षय कोषमा भने जम्मा गर्न सकिने ।

(२) लाभग्राहीको सङ्ख्या निर्धारण देहाय बमोजिम गर्नु पर्नेछ :

- (क) दफा १२ मा तोकिएको दरलाई बाह्र महीनाले गुणन गरेर दफा १६.१ (ख) बाट प्राप्त रकमलाई भाग गरी लाभग्राहीको सङ्ख्या निर्धारण गर्नुपर्नेछ ।
- (ख) तर दफा १५.१ को लागि लाभग्राहीको लागि दाताबाट अनुदान रकम प्राप्त भएकालाई छुट्टै उपशीर्षकमा राखी लाभग्राहीको संख्या यकिन गर्ने ।

(३) लाभग्राहीको छनौटको प्राथमिकता देहाय बमोजिम हुनेछ : क्र.सं. आवेदकको प्रकार प्राथमिकीकरण र थप प्राथमिकीकरण हुने छ ।

१६.१) आमाबाबु दुवै गुमाई अरुको शरणमा रहेको बालबालिका पहिलो एकै प्रकारका आवेदकहरू मध्येबाट छनौट गर्नु परेमा निम्नानुसार बालबालिकालाई प्रथमिकीकरण गर्नु पर्नेछ :-

- (क) हाल बाल श्रमिकको रूपमा काम गरिरहेको बालबालिका
- (ख) विद्यालय बाहिर रहेका बालबालिका
- (ग) आफ्नो सम्पति नभएका बालबालिका

(२) आमाबाबु दुवै गुमाई आफै घरमूली भएका बालबालिका दोस्रो

(३) आमाबाबु दुवै गुमाई आफन्तको रेखदेखमा रहेको बालबालिका आमाबाबु दुवै मानसिक रोगी, वेपत्ता, पूर्ण अपाङ्गता भई उचित संरक्षण पाउन नसकेका बालबालिका आमा बाबु मध्ये कुनै एकको

मृत्यु, बेपत्ता, दोस्रो विवाह गरी छुट्टै बसेको, मानसिक रोगी, बाबुको पहिचान नभएको वा पूर्ण अपाङ्गता भई एकल अभिभावक सँग बसिरहेका तेस्रो

(४) उपदफा (३) बमोजिमको प्राथमिकीकरण गरी छनौट भएका बालबालिकाहरुको नामावली गाँउपालिकाले सार्वजनिक सूचनाद्वारा जानकारी गराउनु पर्नेछ ।

१७. छनौट सम्बन्धी जानकारी सम्बन्धित बालबालिका, उनीहरुका अभिभावक र अध्ययन गरिरहेको विद्यालयलाई पत्र मार्फत वा अन्य सञ्चार माध्यमद्वारा गरिनेछ ।

१८. सम्झौता गरी परिचयपत्र दिनु पर्ने :

(१) दफा १६ बमोजिम छनौट भएका बालबालिकाहरुलाई सहयोग प्रदान गर्नु अघि उनीहरुका बाबु आमा वा अभिभावक वा स्वयं बालबालिकासँग अनुसूची-३ बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।

(२) सम्झौताको समयमा छनौट भएका बालबालिका, उनीहरुको बाबु आमा वा अभिभावकलाई यसबाट पर्ने असर तथा प्रभावका बारेमा जानकारी एवम् परामर्श गरिनेछ ।

(३) उपदफा (१) बमोजिम सम्झौता गरिएका आमा बुवा वा अभिभावक वा स्वयं बालबालिकालाई अनुसूची-४ बमोजिमको ढाँचामा परिचय पत्र दिनु पर्नेछ ।

परिच्छेद ४

अनुदान रकमको वितरण, रोक्का तथा उपयोग

१९. रकम वितरण र उपयोग: (१) अनुदान रकम चौमासिक रुपमा वितरण गर्नु पर्नेछ ।

(२) अनुदान रकम बालबालिकाको अभिभावकलाई दिनु पर्नेछ । यदि बालबालिका आफैँ घरमूली भएको अवस्थामा भने सम्बन्धित बालबालिकालाई नै दिन सकिनेछ ।

(३) उपदफा (१) बमोजिमको रकमको वितरण गर्दा सबै सरोकारवालाहरुलाई समेटेर कुनै समारोह भएको अवसर पारेर भत्ता वितरण गर्न सकिनेछ वा नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने समयमा वितरण गर्न बाधा पर्ने छैन ।

(४) अनुदान रकमको उपयोग लाभान्वित वर्गका अभिभावकले बालबालिकाको हितमा (जस्तै शिक्षा, स्वास्थ्य, खाना/कपडा, आदि) प्रयोग गर्नुपर्नेछ ।

१९)लगत कट्टा हुने अवस्थाहरू : देहायको अवस्थामा लाभग्राहीहरूको नाम सम्बन्धित स्थानीय तहको अभिलेखबाट कट्टा गरिनेछ :

- (क) निज बसाइँ सरी गएमा,
- (ख) निजले अन्य व्यक्ति वा संघ संस्थाबाट यस कार्यक्रमबाट भन्दा बढी सहयोग प्राप्त गरेमा,
- (ग) निजले उच्च माध्यमिक तह पूरा गरेमा वा अठार वर्ष पूरा भएमा,
- (घ) निजको मृत्यु भएमा
- (ङ) स्वयं नाबालकले आफूले पाउने अनुदान रकम नलिने भनि स्व घोषणा गरेमा ।

परिच्छेद ५

अनुगमन, लेखा प्रतिवेदन तथा अभिलेखिकरण

२०. अनुगमन तथा प्रतिवेदन : (१) कार्यक्रमको वार्षिक प्रतिवेदन जेष्ठ महीनामा तयार गरी कार्यपालिकाको सामाजिक विकास हेर्ने समितिमा पेस गर्नु पर्नेछ ।

(२) प्रतिवेदनको ढाँचा समितिले तोकिए बमोजिम हुनेछ ।

(३) यस ऐन बमोजिम कार्यान्वयन हुने कार्यक्रमको अनुगमन समितिले गर्नेछ ।

(४) अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि यस ऐन बमोजिमको कार्यक्रम सञ्चालन भए नभएको अनुगमन गर्न सामाजिक शाखा वा कुनै समितिको सदस्यको संयोजकत्वमा अनुगमन टोली बनाई प्रतिवेदन तयार गराउन बाधा पर्नेछैन ।

(५) समितिले स्थलगत अध्ययन गरी उद्देश्य अनुरूप काम भए नभएको हेरी नभएको पाएमा अनुदान रकम रोक्का गर्न निर्देशन दिन सक्नेछ ।

(६) अनुगमन गर्दा सञ्चालक समितिले गरेका काम कारवाही समेत हेरी प्रक्रिया पूरा भए नभए प्रतिवेदन तयार गरी सञ्चालक समितिलाई सुधारकोलागि निर्देशन दिन सक्नेछ ।

२१. लेखा सम्बन्धी व्यवस्था : (१) अक्षय कोषको रकम नेपाल राष्ट्र बैंकबाट "क, ख, वा ग"श्रेणीको इजाजत प्राप्त मध्ये अधिकतम व्याजदर तथा अन्य सुविधा उपलब्ध गराउने बैंकमा मुद्दती खाता खोली रकम जम्मा गरिनेछ ।

(२) कोषबाट प्राप्त व्याज तथा कोषमा नजाने तर लाभग्राहीलाई अनुदानको लागि दिइने भनी प्राप्त रकम सङ्कलनका लागि सोही बैंक मा छुट्टै चल्ती र वचत खाता खोलिनेछ ।

(३) दुवै खाताको खाता सञ्चालन सञ्चालक समितिको सयोजक र सदस्य सचिवको संयुक्त दस्तखतबाट हुनेछ ।

(४) लाभग्राहीहरूको मूल अभिलेख : लाभग्राहीहरूको मूल अभिलेख अनुसूची-५ बमोजिमको ढाँचामा सवैले देख्ने गरी राख्नु पर्नेछ ।

२२. गुनासो दर्ता गर्न सक्ने :

(१) अनुदानको लागि छनौट भएका बालबालिकाले रकमको वितरण वा अन्य प्रकृया उपर चित्त नबुझेमा निर्णय भएको मितिले पैंतीस दिनभित्र गाँउकार्यपालिकाको सामाजिक सुरक्षा हेर्ने शाखामा गुनासो दर्ता गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै गुनासो प्राप्त भएमा सामाजिक विकास शाखाले सो उपर आवश्यक जाँचबभु गरी निर्णयको लागि समितिको बैठकमा पेस गर्नु पर्दछ ।

२३. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने : गाँउकार्यपालिकाले अनुसूचीमा आवश्यक हेरफेर तथा थपघट गर्न सक्नेछ ।

२४. नियमावली तथा कार्यविधि बनाउन सक्ने: यस नियमको उद्देश्य कार्यान्वयन गर्न लिखुपिके गाँउकार्यपालिकाले आवश्यक.नियमावली तथा कार्यविधि बनाउन सक्नेछ ।

Handwritten signatures and stamps at the bottom of the page, including the name 'जन' (Jan) and other illegible text.

जनमाया

~~Handwritten scribble~~
Handwritten scribble

Handwritten scribble

चेतना

Handwritten scribbles and signatures

अनुसूची - १

(दफा १४ को उपदफा (१) सगं सम्बन्धित) अनुदान बितरण तालिकाको ढाँचा

१. प्रक्रिया सुरु असोज महिनामा गर्नु पर्ने कार्य रकम, संख्या र अन्तिम नतिजा जानकारी गराउने मिति तय गर्ने ,
२. कार्तिक महिनामा सबै वडा कार्यालय तथा विद्यालयमा समेत सबैजनाले थाहा पाउने गरी सूचना प्रवाह हुनुपर्ने ।
३. आवदेन सकलन मडिसर मसान्त सम्म सबैलाई सहज हुने गरी सङ्कलन गर्ने । वडा कार्यालयसँग समन्वय गरी वडास्तरबाट सङ्कलन गर्ने व्यवस्था गर्नुपर्ने । यसका लागि स्थानीय स्तरमा गठित बाल सरक्षण समितिको सहयोग लिन सकिनेछ ।
४. छनौट पुस मसान्त आवेदनको मूल्याङ्कन तथा छनौट,
५. गुनासो सुनुवाई फाल्गुन पहिलो हप्ता सूची प्रकाशन गरी ७ दिन सम्ममा कसैको केही गुनासो भए राख्न अनुरोध गर्दै सूचना प्रकाशन,
६. सम्झौता फागुन महीना भित्र गर्ने सम्झौतामा कहिले सम्म कसरी कुन महीना दिइने आदि खुलाउनुपर्ने ।
७. कार्यान्वयन सम्झौता अवधिसम्मका लागी ।

Handwritten signature and scribble

Handwritten signatures and scribbles

Handwritten signatures and scribbles

चेतना

[Handwritten marks]

[Handwritten marks]

[Handwritten marks]

अनुसूची -२

अन

[Handwritten signature]

जीगमा

[Handwritten marks]

(दफा १५ को उपदफा (३) सँग सम्बन्धित)

अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम आवेदन फारमको ढाँचा

१. बालबालिकाको विवरण:

नाम,थर..... लिङ्ग..... उमेर..... गाँउपालिका.....
वडा नं..... जिल्ला..... प्रदेश..... विद्यालय.....
कक्षा.....

स्वास्थ्य अवस्था.....

जन्मदर्ता भएको/नभएको.....

२.बुवाको विवरण

(१) बुवाको नाम, थर.....

(२) बुवा नभएको भए सोको कारण:

- (क) मृत्यु भएको
- (ख) बेपत्ता
- (ग) अर्को विवाह गरी गएको
- (घ) अन्य.....

३. बुवाको शारीरिक वा मानसिक अवस्था:

- (क) मानसिक रोगी
- (ख) पुर्ण अपाङ्ग
- (ग) अन्य अवस्था.....

४.आमाको विवरण

(१) आमाको नाम, थर.....

(२) आमा नभएको भए सोको कारण:

- (क) मृत्यु भएको
- (ख) बेपत्ता

[Handwritten marks and signatures at the bottom of the page]

(ग) अर्को विवाह गरी गएको

(घ) अन्य.....

५. आमाको शारीरिक वा मानसिक अवस्था:

(क) मानसिक रोगी

(ख) पुर्ण अपाङ्ग

(ग) अन्य अवस्था

घ) आमा वा बुवा वा अभिभावक अपाङ्ग भएमा अपाङ्गताको परिचय पत्र भएको/नभएको

ड) अपाङ्गताको प्रकार क, ख, ग, घ

६. अभिभावक र संरक्षकको विवरण:

क) अभिभावक र संरक्षकको नाम, थर

ख) पूरा ठेगाना

ग) अभिभावक/संरक्षकको नागरिकता प्रमाण पत्र नम्बर.....

७. पारिवारिक विवरण:

क्र.सं. परिवारको सदस्यको नाम, नाता, उमेर, पेसा

~~पिता~~
~~माता~~
~~बुबा~~
~~मुना~~
~~मन~~
~~परिवार~~
~~पिता~~
~~बुबा~~
~~माता~~

चेतमार्थ

अनुसूची-३

(दफा १७ को उपदफा (१) सँग सम्बन्धित)

गाँउपालिका र सम्बन्धित अभिभावक वा बालबालिका बीच हुने सम्झौताको ढाँचा

स्थानीय सामाजिक सुरक्षा प्राप्त गर्ने बालबालिकाको अभिभावक वा बालबालका स्वयं

श्री....., पहिलो पक्ष र कोष व्यवस्थापन समिति, दोस्रो पक्ष बीचमा श्री.....को हितार्थ उपयोग गर्ने गरी मासिक रु.....का दरले सम्म तपसिल तथा अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन ऐन, २०७७ मा उल्लिखित शर्त बन्देज पालना गरेसम्म अनुदान रकम उपलब्ध गराउने सम्बन्धमा सम्झौता गर्न दुवै पक्ष सहमत भई यस सम्झौतामा हस्ताक्षर गरी एक एक प्रति लियौ दियौ ।

तपसिल

(क) सम्बन्धित अभिभावकले पालना गर्नुपर्ने शर्त

१. बालबालिकालाई निरन्तर विद्यालय पठाउने ।

२. प्राप्त सहयोगको रकम बालबालिकाको हितको लागि खर्च गर्ने ।

३. विरामी भएर वा अन्य कारणबाट बालबालिका विद्यालय जान नसकेमा सम्बन्धित विद्यालय र गाँउपालिकालाई लिखित जानकारी दिने ।

४. बालबालिकालाई जोखिमपूर्ण काममा नलगाउने ।

५. अनुगमन समितिलाई सहयोग गर्ने र दिएका सुझाव कार्यान्वयन गर्ने ।

६. बालबालिकाको स्थितिमा कुनै परिवर्तन आए त्यसको जानकारी समितिलाई दिने ।

७. छोरा र छोरीमा भेदभाव नगर्ने ।

(ख) सम्बन्धित समितिले पालना गर्नुपर्ने शर्तहरू

१. यस सम्झौतामा उल्लेखित रकम सम्झौता अवधि भरि वा शर्तको पालना भएसम्म चौमासिक उपलब्ध गराउने,

२. यस कार्यविधि भित्र रही समितिले दिएको सुझाव कार्यान्वयन गर्ने,

(Handwritten signatures and marks at the bottom of the page)

३. अनुगमनको क्रममा निर्देशिका अनुसार प्रदान गरीआएको सहयोग रकम रोक्का वा स्थगन गर्नुपर्ने कुनै पनि आधार भेटिएमा सुनुवाईको उचित मौका दिई लिखित रुपमा सम्बन्धित अभिभावक र विद्यालयलाई सूचना दिने,

४. सम्बन्धित अभिभावक र बालबालिकासँग निरन्तर सम्पर्कमा रहिरहनुपर्ने ।

इति सम्वत.....साल.....महीना.....गते.....रोज शुभम् ।

अभिभावक/बालबालिका स्वयंका तर्फबाट:

नाम थर:.....

नागरिकता नं वा जन्मदती नं:.....

हस्ताक्षर:.....

बालबालिकाको नाम:.....

ठेगाना:.....

विद्यालयको नाम कक्षा:.....

औठा छाप:.....

सञ्चालक समितिको तर्फबाट

नाम थर:.....

दस्तखत:.....

पद:.....

संस्थाको छाप :

(Handwritten signatures and stamps)

(Handwritten signature)

अनुसूची-४(दफा १७ को उपदफा (३) सँग सम्बन्धित)

अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि दिइने सामाजिक सुरक्षा कार्यक्रम परिचय पत्रको ढाँचा

लिखुपिके गाँउपालिकाको कार्यालय

सोलुखुम्बु, १ नं. प्रदेश, नेपाल

जेता

परिचय पत्र नं.

नाम थर : लिङ्ग: उमेर :

ठेगाना:

गाँउपालिका: वडान: जिल्ला: प्रदेश: ि

वद्यालय: अध्ययन गरिरहेको कक्षा: अभिभावकको नाम

थर: ना. प्र.प. नम्बर: अभिभावकको

ठेगाना: गाँउपालिका वडा नं: जिल्ला: प्रदेश:

वैङ्गमा खाता खोलेको भए बैङ्कको नाम र खाताको किसिम: बैङ्क

खाताको नम्बर: रकम पाएको विवरण

बुझिलेको नाम, थर:

दस्तखत:

मिति:

कूल रकम:

बुझाउनेको

नाम, थर:

दस्तखत:

मिति:

पद:

अनुसूची-४
सोलुखुम्बु
जेता

जेता

[Handwritten mark]

[Handwritten mark]

[Handwritten mark]

[Handwritten mark]

अनुसूची-५

(दफा २२ सँग सम्बन्धित)

[Handwritten mark]

[Handwritten mark]

[Handwritten mark]

अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम लाभग्राहीहरुको अभिलेख कार्यालय

[Handwritten mark]

लिखुपिके गाँउपालिकाको कार्यालय

सोलुखुम्बु १ नं. प्रदेश, नेपाल

- १. लाभग्राही नम्बर
- २. लाभग्राहीको नाम थर
- ३. अध्ययन गर्ने भए विद्यालय अभिभावक/संरक्षकको नाम थर
- ४. अभिभावक/संरक्षकको नागरिकता नम्बर ठेगाना
- ५. नाम
- ६. कक्षा

[Handwritten mark]

[Handwritten mark]